



नेपाल सरकार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP-II)

को तर्फबाट बेनी नगरपालिकाले इन्जिनियर पदको सेवा करारमा लिने सम्बन्धी

सूचना

प्रथम पटक प्रकाशित मिति २०७२/११/०२

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस नगरपालिकामा रही कार्य गर्ने गरी नगरपालिकाको कार्यालयबाट प्राप्त हुने दरखास्त फाराममा उल्लेखित विवरण खुलाई देहायका पदमा मिति २०७२/११/२३ सम्म दरखास्त दिन ईच्छुक उम्मेदवारहरूलाई यो सूचना प्रकाशित गरिएको छ ।

उम्मेदवारहरूले नगरपालिकाको कार्यालयबाट दरखास्त फाराम लिई बुझाउनु पर्नेछ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

सि.नं.	सूचना	पद	आवश्यक संख्या
१	०५/०७२-७३	इन्जिनियर	१ (एक)

- क) उम्मेदवार छनौटको प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ता दुबै हुनेछ ।
- ख) स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (Local Governance and Community Development Programme) को तर्फबाट जिल्ला विकास समिति र नगरपालिकाहरूमा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत (LGCDP Focal Person), सामाजिक विकास अधिकृत तथा इन्जिनियर पदको छनौट सम्बन्धी कार्यविधि-२०७२ र दरखास्त फाराम www.mofald.gov.np बाट Download गरी प्राप्त गर्न सकिनेछ ।
- ग) दरखास्त फाराम दस्तुर रु.१०००।- (एकहजार) उम्मेदवारहरूले नगरपालिकामा बुझाई सोको रसिद दरखास्त फारामसँग संलग्न गरी बुझाउनु पर्नेछ ।
- घ) दरखास्त फाराम बुझाउने अन्तिम म्याद मिति २०७२/११/२३ सम्म हुनेछ । म्याद समाप्त भएको भोलिपल्ट नगरपालिकाले परीक्षा सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्नेछ ।
- ङ) उपर्युक्त सूचना नं. ५ को पदको पाठ्यक्रमको हकमा कार्यविधिको दफा ५ को चौथो बुँदामा उल्लेखित व्यवस्था बमोजिम हुनेछ । साथै सोही कार्यविधिको दफा ८ को "योग्यता एवम् छनौटका आधारहरू" सम्बन्धी व्यवस्थामा उल्लेख गरिएका बुँदाहरूलाई समेत लिखित एवम् अन्तर्वार्ताका क्रममा परीक्षण गर्नु पर्नेछ ।
- च) उक्त पदमा रही कार्य गर्दा पाउने सुविधा (प्रतिमहिना रु. तीस हजारका दरले वार्षिक १३ महिना बराबरको रकम पारिश्रमिकका रूपमा उपलब्ध गराइनेछ र अन्य सेवा सुविधाका हकमा सम्बन्धित कार्यालयसँगको करार सम्झौता उल्लेख हुने शर्तहरू बमोजिम हुनेछ ।
- छ) उम्मेदवारहरूले यस सम्बन्धी थप जानकारी लिन चाहेमा यस नगरपालिकाको कार्यालय, बेनी, म्याग्दीमा सम्पर्क गर्न सकिनेछ ।



नेत्रप्रसाद पौडेल
कार्यकारी अधिकृत